

१. वाहन कर भुक्तानी सम्बन्धि जानकारी !

यहि मे महिनाको ८ तारिक देखि, तोचिगी शियाकुस्यो सिमिन्जेइ शाखाबाट, हल्का सवारीसाधनहरुको कर भुक्तानी गर्ने सुचना प्रेषित गरिनेछ ।

हल्का सवारी साधन कर भनेको, अप्रिल १ तारिक सम्म बाईक तथा मिनी कार आदि एक्झस्ट रेसियो (धुँवा निस्काशन मात्रा) ६६० सि.सि. भन्दा कम भएका साधनहरु भएका व्यक्तिहरुले तिर्नुपर्ने कर हो ।

अप्रिल २ तारिक पछि डिस्पोज तथा नामसारी गरेको भएपनि, त्यस्ता हल्का सवारी साधनहरुको १ बर्षको पुरै कर रकम तिर्नु आवश्यक छ ।

यस पटक, कोरोना भाईरसको कारण तोचिगी नगरको पहलमा, नगरकरको भुक्तानी गर्ने म्याद १ महिना बढाईएको जानकारी गराईन्छ ।

हल्का सवारीसाधन करको भुक्तानी सूचनामा भुक्तानी म्याद जून १ तारिक भनि तोकिएको भएतापनि, त्यसलाई जून ३० तारिक सम्म बढाईएको मानेर त्यहि अनुसार भुक्तानी गर्न सक्नुहुनेछ ।

बैंकको खाताबाट भुक्तानी गर्ने म्याद पनि, जून ३० तारिक सम्म बढाईएको जानकारी गराईन्छ ।

तर, जून महिनाको १ तारिक नाघेमा, कन्भिनियंस स्टोरहरुमा उक्त सूचना भौचरद्वारा भुक्तानी गर्न नसकिने हुनाले, बैंक, हुलाक तथा शियाकुस्यो आदि स्थानहरुमा गई भुक्तानी गर्न हुन अनुरोध गरिन्छ ।

२. सम्पत्ति कर तथा शहर योजना करको भुक्तानी सम्बन्धि जानकारी

यहि मे महिनाको १५ तारिक देखि, तोचिगी शियाकुस्यो सिसान्जेई शाखाबाट, सम्बन्धित व्यक्तिका नाममा, सम्पत्ति कर तथा शहर योजना करको भुक्तानी सूचना पठाईन्छ ।

सम्पत्ति कर भनेको हरेक बर्ष जनुअरी महिनाको १ तारिकमा, तोचिगी नगरमा भएको जग्गा तथा घर भएका व्यक्तिहरुले तिर्नु पर्ने कर हो ।

कर रकम, आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको मूल्य अनुसार निर्धारण गरिन्छ ।

कर रकमको भुक्तानी गर्दा, एकमुष्ट अथवा ४ किस्तामा विभाजित गरि भुक्तानी गर्न सकिन्छ ।

एकमुष्ट अथवा पहिलो किस्ताको कर रकम भुक्तानी गर्ने म्याद यहि आउँदो साविक बमोजिम होभने जून महिनाको १ तारिक हो, तर यस पटक उक्त म्याद जून महिनाको ३० तारिक सम्म बढाईएको छ ।

बैंकको खाताबाट भुक्तानी गर्ने म्याद पनि, जून ३० तारिक सम्म बढाईएको जानकारी गराईन्छ ।

अवश्य पनि, मे महिना भित्रै भुक्तानी गरे हुन्छ ।

यस्ता कर दायित्वहरु म्याद भित्र भुक्तानी गर्ने गरौं ।

3. रेइवा २ अर्थात् सन् २०२० सालको केन्सिन् पासपोर्ट तथा केन्सिन् गाईड बूक बारे जानकारी !

मे महिनाको अन्त तिर, तोचिगी शियाकुस्यो कैंकोउ जोउसिन् शाखाबाट, यो बर्षको केन्सिन् (चिकित्सा जाँच) सम्बन्धि जानकारी घर-घरमा पठाईन्छ ।

२० बर्ष नाघेका व्यक्तिहरु हरेकको लागि एउटा “केन्सिन् पासपोर्ट” नामक पुस्तक र हरेक परिवारको लागि एउटा “केन्सिन् गाईड बूक” नामक पुस्तक पठाईन्छ ।

“केन्सिन् पासपोर्ट” मा, उक्त व्यक्तिको यो बर्षको चिकित्सा जाँच गराउनु पर्ने विषय-वस्तुहरु तथा स्वयंले व्यहोर्नु पर्ने रकम बारे उल्लेख गरिएको हुन्छ ।

चिकित्सा जाँच गराउन, कम्प्युटर तथा स्मार्ट-फोनबाट “केन्सिन् पासपोर्ट” मा उल्लेखित ID र पासवर्ड द्वारा लग-ईन गरेर सामुहिक चिकित्सा जाँचको अग्रिम आरक्षण गर्न सकिन्छ ।

चिकित्सा जाँच सम्बन्धि अग्रिम आरक्षण, यहि मे महिनाको २६ तारिक देखि शुरु हुने कुराको जानकारी गराईन्छ ।

र “केन्सिन् गाईड बूक” मा, सामुहिक चिकित्सा जाँचको समय तालिका तथा स्थान आदि बारे जानकारी दिईएको हुन्छ ।

बर्षमा एकपटक, स्वास्थ्य परिक्षण गराई स्वस्थ जीवन बिताऔं ।

४. नयाँ मोडेलको कोरोना भाईरसको संक्रमण रोकथाम बारे जानकारी !

तोचिगी नगरमा पनि, कोरोना भाईरस संक्रमण भएका विरामीहरु फेला परेकाछन् । संक्रमण व्यापक हुनबाट रोकथामगर्न, थप संक्रमण हुन नदिनु अति आवश्यक छ ।

दैनिक जीवनमा पनि, साबुनले पटक-पटक हात धुने कुराको साथै घरबाट बाहिर निस्कँदा मास्क प्रयोग गर्नु महत्वपूर्ण छ ।

त्यसपछि, अस्पताल, किनमेल तथा काममा, नगई नहुने परिस्थिति बाहेक त्यसै घरबाट बाहिर ननिस्कनु होला ।

विज्ञहरुले दृढतापूर्वक भनेकाछन् कि, यदि तपाईं अहिलेसम्म १० जनासंग भेट गरिरहनु भएकोछ भने अब ८ जनालाई नभेट्नुहोस् अर्थात् भेट्ने मान्छेको संख्या ८०% प्रतिशतका दरले घटाउनुहोस् ।

त्यस बाहेक, भेन्टिलेशन नभएको बन्द तथा धेरै मानिसहरु जम्मा हुने भीडभाड भएको स्थानमा जाने र कसै संग कुरा गर्दा उसको मुख नजिकै पुगेर कुरागर्ने जस्ता क्रियाकलापहरु नगरौं ।

संक्रमण हुने क्रम व्यापक हुनबाट बच्नको लागि, “म” लगायत हरेक व्यक्तिको जागरुकताको आवश्यकता छ ।

सबैले काँधमा काँध मिलाएर, यो कठिनाईको सामना गरौं ।